



Non-Resident Nepali Association (NRNA)

गैरआवासीय नेपाली संघ

Ref:



प्रेस नोट:

कोरोना भाईरस विरुद्धको अभियानका लागि केन्द्रीय स्तरमा रु १ करोडको कोष जम्मा गर्ने प्रतिबद्धता सहित संघको ७२औं अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक सम्पन्न:

हिजो सन् २२ मार्च २०२० का दिन अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७२औं बैठक सम्पन्न भएको छ । उक्त बैठकले गरेका मुख्य निर्णयहरु निम्न बमोजिम छन् :

- कोरोना संक्रमणबाट विशेष गरी नेपालमा सहयोग गर्नको लागि गैरआवासीय नेपाली संघ ले आर्थिक सहयोगको घोषणा गरेको छ । बैठकले केन्द्रीय स्तरमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
- बैठकले कोरोना भाईरसले स्वास्थ्य, मनोविज्ञान, सामाजिक र आर्थिक क्षेत्रमा पारेको असरका बारे प्रविधिको प्रयोग गरी (वेभिनार, सामाजिक सञ्जाल आदि) जनचेतना मुलक कार्यक्रमहरु सञ्चाल गर्ने निर्णय गरेको छ । यसको लागि संघको स्वास्थ्य समितिलाई अझ बढी सकृय बनाईने भएको छ ।
- बैठकले संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठको संयोजकत्वमा कोरोना पिडित राहतकोष संकलन उप समिति गठन गरेको छ । साथै, भौतिक सामाग्री सहयोग संकलन उपसमितिका संयोजक उपाध्यक्ष डा. बट्टी केसीले आवश्यक भौतिक सामाग्री संकलन गरी नेपाल सरकारसंग समन्वय गर्ने तथा हस्तान्तरण गर्ने कार्यमा संयोजन गर्नु हुने छ ।
- बैठकमा राष्ट्रिय समन्वय परिषद् चीन, कोरीया, हङ्कंग, मकाउ आदिले कोरोना भाईरस विरुद्ध लड्नका लागि आवश्यक भौतिक सामाग्री ति मुलुकबाट उपलब्ध गराउन सकिने जानकारी दिएका थिए ।
- संघले विश्वभर गठन भएका राष्ट्रिय समन्वय परिषद्हरु मार्फत कोरोना भाईरसका कारण गैरआवासीय नेपालीहरुमा परेको प्रभाव बारे तथ्यांक संकलन गर्ने समेत निर्णय गरेको छ ।
- विश्वव्यापी प्रकोप बनेको कोरोना भाईरसको सम्भावित संक्रमण र विस्तार रोक्ने र विभिन्न राष्ट्रिय पहलहरुलाई सहयोग गर्नका लागि केन्द्रीय स्तरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कुमार पन्तको अध्यक्षतामा गठन भएको उच्चस्तरीय समितिलाई बैठकले अनुमोदन गरेको छ ।
- बैठकले सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई आफ्नो मुलुक भित्र रहेका नेपालीहरुलाई प्रकोपबाट परेको प्रभाव बारे जानकारी लिन र उनीहरुलाई कोरोभाईरसबाट सुरक्षित रहन सूचना प्रवाह गर्नको लागि अनुरोध गरेको छ र साथै सबै राष्ट्रिय समन्वय परिषद्हरुलाई कोरोना भाईरसको कारण समस्यामा परेका नेपालीहरुलाई आफ्नो मूलुकमा नेपाली नियोग समेत संग समन्वय गरी सहयोग गर्नका लागि अनुरोध गरेको छ ।
- बैठकले संघको सभा र सम्मेलन तथा अन्य भिडभाड हुने कार्यक्रम हाललाई ३ महिना सम्म नगर्न निर्देशन जारी गरेको छ ।
- बैठकले संघको आर्थिक तथा कर्मचारी नियमावलीको मस्यौदामा सदस्यहरुले १ हप्ता भित्र सुझाव पेश गर्ने र अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई ति नियमावलीलाई अन्तिम रुप दिनका लागि अधिकार दिने गरी निर्णय गरेको छ ।



Non-Resident Nepali Association (NRNA)

गैरआवासीय नेपाली संघ

- बैठकले संघको आचार संहिता, नेपाल सरकार संग भेटघाट र नेपाल सरकार तथा अन्य संघ संस्थाहरु संग सहमती तथा सम्झौता पत्रमा हस्ताक्षर गर्ने सम्बन्धमा प्रोटकल समेत अनुमोदन गरेको छ ।
 - बैठकले आन्तरिक लेखा परिक्षण एवं संघको बिस्तृत आर्थिक लेखापरिक्षण (डिडिए) प्रतिवेदनको आधारमा काम कारवाही अघि बढाउन अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयलाई अधिकार दिने निर्णय गरेको छ ।
 - बैठकले राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघसँग आवद्ध हुन मापदण्ड सहितको संझौतापत्रमा हस्ताक्षर गर्नु पर्ने निर्णय गरेको छ र यसको संझौताको विवरणलाई समेत बैठकले स्वीकृति दिएको छ ।
- बैठकले माथि उल्लेखित विषय बाहेक अन्य सरोकारका विषयहरुमा छलफल गरि निर्णय गरेको छ ।

डिबि क्षेत्री

प्रवक्ता

२३ मार्च २०२०

